



प्रदेश राजपत्र

प्रदेश नं. ५, प्रदेश सरकारद्वारा प्रकाशित

खण्ड ३) बुटवल, रूपन्देही, मंसिर ११ गते, २०७६ साल (अतिरिक्ताङ्क ४५)

भाग ३

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना

प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ४ को उपदफा (२) बमोजिम प्रदेश लोकसेवा आयोगका सदस्यको पारिश्रमिक, सेवाको शर्त र सुविधा मिति २०७६/०८/०२ मा प्रदेश सरकार (म.प.) बाट स्वीकृत भएको व्यहोरा सर्वसाधारणको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

प्रदेश लोक सेवा आयोगका सदस्यको पारिश्रमिक, सेवाको शर्त र सुविधा

प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ४ को उपदफा (२) बमोजिम प्रदेश लोकसेवा आयोगका सदस्यको पारिश्रमिक, सेवाको शर्त र सुविधा मिति २०७६/०७/२५ गते देखि लागु हुने गरी देहाय बमोजिम हुनेछः-

१. पारिश्रमिक, भत्ता र सुविधा: प्रदेश लोक सेवा आयोगको सदस्यले अनुसूची-१ मा उल्लेख भए बमोजिम पारिश्रमिक, भत्ता र सुविधा पाउनेछ ।
२. चाडपर्व खर्च: सदस्यले आफूले खाइपाइ आएको एक महिनाको पारिश्रमिक वापतको रकम प्रत्येक वर्ष चाडपर्व खर्चको रूपमा पाउनेछ ।
३. सहयोगी र हलुका सवारी चालक: सदस्यले आफूले पदमा बहाल रहेसम्म निवासको कामका लागि एक जना श्रेणी विहिन प्रथम स्तरको सहयोगी र हलुका सवारी चालक भर्ना गर्न पाउनेछ र निजहरूको पारिश्रमिक प्रदेश सरकारले व्यहोर्नेछ ।

४. बिदा: (१) सदस्यले देहायका बिदा देहाय बमोजिम पाउनेछः-

- | | |
|---------------------|--|
| (क) भैपरी आउने बिदा | प्रत्येक वर्ष ६ दिन, संचित नहुने । |
| (ख) पर्व बिदा | प्रत्येक वर्ष ६ दिन, संचित नहुने । |
| (ग) घर बिदा | काम गरेको अवधिको १२ दिनको एक दिनका दरले एकसय पचास दिनसम्म संचित रहने । |
| (घ) विरामी बिदा | प्रत्येक वर्ष १२ दिन, संचित रहने । |
| (ङ) किरीया बिदा | आफै किरीया बस्नुपर्ने भएमा बढिमा पन्ध्र दिन । |

(२) संचित बिदा वापतको रकम पदमा नरहेमा एकमुष्ट पाउने ।

(३) माथि उल्लेखित सबै बिदा पारिश्रमिक सहितको बिदा हुनेछ ।

(४) भैपरी र पर्व बिदा आफैले लिन सक्ने, अन्य लिंदा प्रदेश प्रमुखको स्वीकृतिबाट लिनुपर्ने छ ।

५. संचयकोष: सदस्यको पारिश्रमिकबाट दश प्रतिशतका दरले रकम कट्टा गरी सोमा प्रदेश सरकारले शत प्रतिशत थप गरी कर्मचारी संचयकोषमा जम्मा गरिदिनेछ ।
६. उपचार खर्च: प्रदेश सरकारले निर्धारण गरी उपलब्ध गराउने ।
७. निवृत्तिभरण: सुविधासम्बन्धी कानूनमा उल्लेख भए बमोजिम हुनेछ ।
८. अन्य सुविधा र शर्त: अन्य सुविधा र शर्त सेवा सुविधासम्बन्धी कानूनमा उल्लेख गरिने ।

अनुसूची-१

प्रदेश लोक सेवाको सदस्यको पारिश्रमिक तथा अन्य सुविधा

क्र.सं.	सुविधाको प्रकार	ईकाई	दर
१.	पारिश्रमिक	प्रति महिना रु.	५०,६००।-
२.	आवास सुविधा	प्रति महिना रु.	१५,०००।-
३.	आफ्नो घरमा बस्ने प्रदेश लोक सेवा आयोगको सदस्यलाई घर सफाई तथा मर्मत सुविधा	प्रति महिना रु.	५,०००।-
४.	सवारी साधन	मोटर वटा	१
५.	विजुली, धारा, टेलिफोन	प्रति महिना रु.	१,५००।-
६.	सवारी इन्धन	प्रति महिना लि.	८० लिटर
७.	मोबिल	त्रैमासिक लि.	५ लिटर
८.	लुगा भत्ता	वार्षिक रु.	१०,०००।-
९.	चाडवाड खर्च	वार्षिक रु.	एक महिनाको पारिश्रमिक बराबरको रकम
१०.	यातायात सुविधा	प्रतिमहिना रु.	२०,०००।-
११.	दैनिक भ्रमण भत्ता (भ्रमण गरेको दिन)	प्रतिदिन रु.	२,०००।-
१२.	यात्रा बिमा	-	१० लाख
१३.	विदेश भ्रमण भत्ता	प्रति दिन	१७५ अमेरिकी डलर

१. सवारी साधन र आवास सुविधा प्रदेश सरकारबाट उपलब्ध भएको अवस्थामा आयोगका सदस्यलाई क्र.स. ३ र १० बमोजिमको सुविधा रकम उपलब्ध गराईने छैन ।

आज्ञाले,
टेकनारायण पाण्डे
सचिव